



अन्न नेपाल
लाइफ इन्स्योरेन्स कं. लि.

F.N.: 10

कम्पनी ऐन २०६३ (दर्ता नं १०३०/०६४/०६५), स्थायी लेखा नं.: ६०६१४०८२१, वीमक दर्ता नं.: १३/०७४
कर्पोरेट कार्यालय : कमलादी, काठमाण्डौ, पो.ब.नं.: ५७७

व्यक्तिगत स्वास्थ्यसम्बन्धी विवरण

(बीमा गर्न चाहने व्यक्तिले भर्नुपर्ने)

(कृपया सफासँग लेख्नुहोस, कुनै केरमेट भएमा उक्त ठाउँमा दस्तखत गर्नुहोस र टिपेक्स प्रयोग नगर्नुहोस)

बीमा गर्न चाहने व्यक्तिको विवरण

१	(क) पूरा नाम, थर : (ख) ठेगाना :	(क) (ख) हाल : साविक :																																								
२	(क) तपाईंको उचाई कति छ ? (ख) तपाईंको वजन कति छ ?	(क) फिट इन्च (ख) के.जि.																																								
३	(क) के तपाईं मदिरापान गर्नुहुन्छ ? (ख) के तपाईं धुम्रपान गर्नुहुन्छ ? (ग) के तपाईं लागुपदार्थ प्रयोग गर्नुहुन्छ ? वा कहिले गर्नु भएको थियो ?	(क) (ख) (ग) (यदि गर्नुहुन्छ भने हरेक दिन कुन किसिमको र कति परिमाण हो, खुलाउनुहोस ।)																																								
४	पारिवारिक इतिहास	<table border="1"> <thead> <tr> <th colspan="2">जीवित</th> <th colspan="3">मृतक</th> </tr> <tr> <th>हालको उमेर</th> <th>स्वास्थ्यको अवस्था</th> <th>उमेर मृत्युको समयमा</th> <th>मृत्युको खास कारण</th> <th>मृत्यु भएको साल</th> </tr> </thead> <tbody> <tr> <td>माता</td> <td></td> <td></td> <td></td> <td></td> </tr> <tr> <td>पिता</td> <td></td> <td></td> <td></td> <td></td> </tr> <tr> <td>दाजु/भाई</td> <td></td> <td></td> <td></td> <td></td> </tr> <tr> <td>दिदी/बहिनी</td> <td></td> <td></td> <td></td> <td></td> </tr> <tr> <td>पति/पत्नी</td> <td></td> <td></td> <td></td> <td></td> </tr> <tr> <td>बच्चाहरू</td> <td></td> <td></td> <td></td> <td></td> </tr> </tbody> </table>	जीवित		मृतक			हालको उमेर	स्वास्थ्यको अवस्था	उमेर मृत्युको समयमा	मृत्युको खास कारण	मृत्यु भएको साल	माता					पिता					दाजु/भाई					दिदी/बहिनी					पति/पत्नी					बच्चाहरू				
जीवित		मृतक																																								
हालको उमेर	स्वास्थ्यको अवस्था	उमेर मृत्युको समयमा	मृत्युको खास कारण	मृत्यु भएको साल																																						
माता																																										
पिता																																										
दाजु/भाई																																										
दिदी/बहिनी																																										
पति/पत्नी																																										
बच्चाहरू																																										
५	(क) तपाईंको कुनै पनि जीवित वा मृत नातेदारहरू मानसिक सन्तुलन, छारे रोग, वात (गाउट) दम, क्षयरोग, क्यान्सर, महारोग, मधुमेह, THYROID, हेमोफोलिया वा अन्य वंशाणुगत रोगबाट पीडित भए सो को विवरण दिनुहोस् । (ख) तीन वर्ष यता कुनै क्षयरोग, महारोग वा अरु सरुवा रोगबाट पीडित व्यक्तिको साथमा बस्नु भएको छ ? यदि बस्नु भएको भए सोको मिति, अवधि, अक्सर औषधोपचार गर्ने डाक्टरको नाम, थर, ठेगाना र छ भने अस्पतालको संकेत समेतको विवरण दिनुहोस् ।	(क) (ख)																																								

६	<p>तपाईंलाई कहिल्यै निम्न रोग लागेको वा लागेको थियो भनी भनिएको थियो ?</p> <p>(क) चक्कराउनु वा रिंगटा लाग्नु, मुर्छा पर्नु, फिटस, पक्षघात, पागलपन भएको कारणबाट बेहोस हुने वा अन्य कुनै मराज तथा स्नायु प्रणाली सम्बन्धी रोग ।</p> <p>(ख) एकनासले खोक्ने, दम, न्युमोनिया, प्ल्यूरिसी, खकारमा रगत आउने क्षयरोग वा अन्य कुनै फोक्सो सम्बन्धी रोग ।</p> <p>(ग) मुर्छा हुने, छाती दुख्ने, निस्सासिने, मुटु हल्लने वा अन्य कुनै मुटु सम्बन्धी रोग वा अति रक्तचाप</p> <p>(घ) कमलपित्त, एनिमिया, अल्काई, आउँ, हैजा, पेट दुख्ने, एपेन्डीसाइटिस वा अन्य कुनै पेट, कलेजो, फियो वा आन्द्रा सम्बन्धी रोग ।</p> <p>(ङ) कुनै चर्म सम्बन्धी रोग ।</p> <p>(च) हर्निया, हाईड्रोसिल, भेरीकोसेल, फिस्टुला वा नसा सुन्निने रोग ।</p> <p>(छ) मधुमेह, उच्च रक्तचाप, Thyroid Disorder, मृगौला वा मूत्रस्थली विग्रेको जलग्रह, Rheumatism, Gonorrhoea, Syphilis वा अन्य सरुवा रोग ।</p> <p>ज) Cancer, Tumour, Cyst वा कुष्ठरोग ।</p> <p>(झ) कान, नाक, घाँटी वा आँखा सम्बन्धी कुनै रोग (दृष्टि तथा श्रवणमा भएको कमजोरी समेत) कानबाट कहिले पिप, रगत, पानी आदि बग्ने भए, हाल कहिले थाहा भयो ?</p> <p>(ञ) औलो, सन्यपात (टाईफाईड), रुधा, खोकी, कालाज्वर वा अन्य कुनै हप्ता दिनसम्म रहने ज्वरो ।</p> <p>(ट) विफर</p>	<p>(क)</p> <p>(ख)</p> <p>(ग)</p> <p>(घ)</p> <p>(ङ)</p> <p>(च)</p> <p>(छ)</p> <p>(ज)</p> <p>(झ)</p> <p>(ञ)</p> <p>(ट)</p>
७	पिसावमा कहिले रगत पिप चिनी वा अल्वुमिन देखिएको थियो ?	(ठ)
८	कहिले X-Ray Electrocardiogram, Radiological, Cardiological, Pathological, वा रगत जाँच जस्ता परीक्षण गरिएको थियो ?	(ड)
९	कुनै शल्यक्रिया, दुर्घटना वा सख्त घाईते, चोटपटक, कुनै अंगभंग भएको वा काटी फ्याँकेको समेत माथि उल्लेख नभएको तथा रोग वा चोटपटकको कारणले अस्पतालमा भर्ना भएको वा औषधोउपचार गरिएको थियो कि ?	(ढ)
१०	तपाईंले एड्स रोग वा कुनै यौनजन्य रोग सम्बन्धी कुनै चिकित्सकबाट सल्लाह लिनु भएको वा तत्-सम्बन्धी रगत जाँच गराउनु भएको छ ? वा तपाईंलाई सो भएको भनिएको छ ? वा तपाईंले एड्स परिक्षण गराउनु भएको छ ? वा तपाईंलाई बढी थकाई लाग्ने, तौल घट्ने बराबर पखाला लागी राख्ने, लिम्फ ग्रन्थी बढेको वा अस्वभाविक चर्मरोग आदि भएको छ ? यदि थियो/छ भने कृपया उपचारको पूर्ण विवरण दिनुहोस ।	

यदि प्रस्तावक र बीमा गर्ने व्यक्ति, फरक फरक भएमा प्रस्तावक सम्बन्धी विवरण

(क)	पुरा नाम, थर	(क)	
(ख)	ठेगाना	(ख)	

उद्घोषण

उल्लेखित विवरणहरु सत्य तथा पूर्ण छन् र मेरो/बीमा गर्न चाहने व्यक्तिको जीवन बीमा सम्बन्धी जोखिमको मूल्याङ्कन गर्न आवश्यक पर्ने कुनै पनि परिस्थिति वा तथ्यालाई मैले दवाए/छिपाएको छैन भनी उद्घोषण गर्दछु ।

मेरो यो स्वास्थ्य परीक्षण सम्बन्धी विवरण तथा जीवन बीमाको लागि संलग्न प्रस्ताव फाराममा सोधिएका प्रश्नहरूको उत्तर मेरो र सन नेपाल लाइफ इन्स्योरेन्स कं. लिमिटेड बिच भएको करारको आधार हुनेछ ।

मिति

ठेगाना

जीवन बीमा प्रस्तावकको दस्तखत

(प्रस्तावक र बीमित फरक भएमा)

जीवन बीमा चाहने व्यक्तिको

दस्तखत